

૧૦. શ્રી અંબર ગુરુઙ

। સંવત् ૨૦૫૫ સાલ માઘ દ ગતે રોજ ૬ કા દિન આયોજિત સમારોહમા “વિગત ચાર દશક યતા સંગીત-સાધનામા નિરન્તર લગનશીલ રહી સાગીતિક માધ્યમદ્વારા નેપાલી કળા ર સંસ્કૃતિકો ઉત્થાનકા સાથે નેપાલી ભાષા સાહિત્યકો શ્રીવૃદ્ધિ ગર્ન સશક્ત યોગદાન ગરેવાપત” પ્રદાન ગરિએકો સંવત् ૨૦૫૪ સાલકો પુરસ્કાર ‘જગદ્મ્બા-શ્રી’ ગ્રહણ ગરેપણી શ્રી અંબર ગુરુડલે વ્યક્ત ગર્નુભાએકો ઉદ્ગાર । યો ઉદ્ગાર ‘નેપાલી’ તૈમાસિક અડુ ૧૫૬ વાટ ઉદ્ધૃત ગરિએકો હો । સ્મરણીય છુ, યો પુરસ્કાર ત્યાંને સાલ આર્થિકન ૩૧ ગતે આયોજિત સમારોહમા સંવત् ૨૦૫૪ સાલકો મદન પુરસ્કારકો સાથે સમર્પણ ગર્ને કાર્યક્રમ થિયો, તર ત્યાં દિન ઉહોં વિદેશ ભ્રમણવાટ આઇપુન સબ્નુભાન ર માથ દ ગતે અર્કો સમારોહકો આયોજના ગરી સમર્પણ ગરિયો । (હેર્ન્- ‘નેપાલી’ અડુ ૧૫૬ પૃષ્ઠ ૩) ।

મદન પુરસ્કાર ગુઠીકા આદરણીય અધ્યક્ષજ્યુ, સદસ્ય-સચિવજ્યુ, સદસ્યજ્યૂહરુ ર યહોં પાલનુભાએકા સવૈ મહાનુભાવહરુ !

મ સવૈમા હાર્દિક અભિવાદન જનાઉન ચાહન્ચુ । પુરસ્કાર પાઉને વ્યક્તિલેઆપનો મન્ત્ર્ય ભન્નુપર્દ્ય ભન્ને આયહ હુંડા સો ભન્ન મ યહોં ઉભિએકો છુ । પુરસ્કારસમ્બન્ધી ધેરે કુરાહરુ મલાઈ થાહા છૈન ર આપનો અલ્પ વિચારમા લાગેકા કુરાહરુ માત્ર ભન્ને મૈને ધ્યાસ્તા ગરેકો છુ ર ત્યો પણ સર્વસમ્મત હુન પર્દ્ય ભન્ને મ ઠાન્દિન્દે ।

યો યહોંહરુલાઈ ભનિરહને કુરા હોઇન કિ પુરસ્કાર વ્યક્તિ, ઉમેર તથા જ્યેષ્ઠાતાલાઈ હોઇન કૃતિલાઈ પ્રદાન ગરિનુપર્દ્ય, તર પણ કૃતિકા રચયિતા વ્યક્તિ ને હુંચ જસલે કૃતિ તથા કળા રચ્ને ક્રમમા બેલાબદ્ધત રૂલા-રૂલા દુઃખ ફેલેર, વિસદ્ધિગતમા રૂમલિએર ર કૈલેકાહીં અસમક્ષારી ર પક્ષપાતકો સિકાર ભાએ અપમાનિત તથા જોવિમપૂર્ણ જિન્દગી બાંચેકો હુંચ । તર પણ વિડ્યબના કે છ ભને, યી સવૈ સંદર્ભરત કુરાહરુ માત્ર પુરસ્કાર પ્રદાન ગરિને માપદંડ નભાએ રચિએકા કૃતિહરુકો સ્તરીયતા તથા શ્રેષ્ઠતા નૈ પુરસ્કાર પ્રદાન ગરિને તથા જોણે તરાંજુ હુંચ । ભૌતિક વિપદા તથા ત્યસ્તા કુરાહરુ ત કૃતિકાર અકૃતિકાર ર પ્રાય: સવૈલાઈ પરી આઉને પ્રાકૃતિક તથા સાંસારિક નિયમ હુન । યસમા શાડકા છૈન કિ પુરસ્કાર પ્રણાલી કતિકા

रचयिताहस्तलाई प्रोत्साहित पार्ने मानव सभ्यताको एउटा सबल पक्ष हो। तर पनि सबै महान् कृतिकारहरू पुरस्कृत भएका छैनन् र अर्कोपटिट कर्तिले त पुरस्कार लिनमस्तै अस्वीकार गरेका छन्। मेरो विचारमा पुरस्कार भनेको एक हिसाबले जन-अनुमोदन अथवा 'रिकगनाइजेशन' हो र यस्तो अनुमोदन कैयौं कृतिकारहस्तले ज्यादै ढिलो गरेर पाएका छन्। इझ्ल्यान्डको चित्रकार जोहन कन्स्टेवलको नाम उदाहरणको लागि यसमा लिन सकिन्दै, जसले कठोर सङ्घर्षरत जीवनयापन गर्दा आफ्नी श्रीमती तथा बच्चाहरू मरिसकेपछि मात्र जनन्त्रिमोदन पाए जुनबेला आफ्नो खुसी वाँडन उम्मको परिवार कोही रहेन। यसलाई नियति भनौं कि विडम्बना मलाई भन्न आएन तर पनि हृदय चाहिँ विदारक हुन्छ।

पुरस्कारको सम्बन्धमा म ज्यादा के बोल्न् उपर्युक्त विज महानुभावहस्तलाई यो जिम्मेवारी छोडेर म आफ्नो विषयप्रति लागू। सङ्गीत क्षेत्रमा म स्वेच्छाले उत्तरको हु र दुख-सुख जे भोगेको छु त्यसको जिम्मेवार धनि म स्वयं छु। मेरा पिताजीलाई म यस क्षेत्रमा लागेको मन परेको थिएन। सायद वहालाई थाहा थियो कि कलाकारको जीवन अनिश्चित र जोखीमपूर्ण हुन्छ। अर्को कुरा, नेपाली साङ्गीतिक संस्कृतिमा मेरो योगदान हुन्छ तथा राष्ट्र तथा जातिलाई मेरो टेवा हुन्छ भनेर पनि म यस क्षेत्रमा लागेको होइन। त्यसबेला मैले सङ्गीत कलाकृति हुन्छ भनेर बुझेको थिएन र सङ्गीत मेरो लागि व्यक्तिगत शौक मात्र थियो। र अहिले यो साधना भएको छ। जैन पनि साधना कष्टसाध्य हुन्छ तर आनन्द पनि दिन्छ भन्ने कुरा म भस्तर-भस्तर बुझै छु। मेरो विचारमा एउटा कलाकारको लागि उसको कृति अस्त्वे बुझिदिनु नै सबभन्दा ढूलो उपहार हो तर पनि कृतिमा स्तरीयता हुनैपर्छ भन्ने मेरो अठोट छ।

सस्तो कला तथा प्रसिद्धिले राष्ट्रलाई कैने पनि योगदान दिन सबैतैन उल्टो विकृति ल्याउँद्य र अनिश्चित बाटोतिर लग्दछ। हाम्रा श्रोताहस्तलाई समेटेर भन्नु पर्दा हामीकहाँ ज्यादा जस्तो विचारन्यून श्रोताहरू नै छन्, जे पायो त्यही सुन्नो र स्तरीयता तथा निम्नताका विचारै नगरी त्यसलाई कला भनेर अझ्गीकार गर्ने गर्दैन उनीहरू। त्यसो गर्नु उचित हुैदैन। कलाकृतिमा सौन्दर्यबोध, संवेदनशीलता, मानवीय भावना र उच्चकोटीको आदर्श रहेन भने त्यो कलाकृति रहैदैन। त्यसैले सृजनकला र उच्च कलाकारिताले मात्र हामीलाई सभ्य तथा संस्कृत बनाउँद्य। हामी मौलिक हुनलाई हाम्रा कलाकृति पनि मौलिक हुनैपर्छ। अनुकरणले हामीलाई कहिले पनि उंथो लाउन सबैदैन। यसो भन्नुको तात्पर्य मैले गरेका सङ्गीत उच्चकोटीका तथा सबल छन् भन्न खोजेको होइन। म त प्रयास मात्र गर्दूँ। मैले रचेको, लेखेको र गाएको सङ्गीत मेरो प्रयास मात्र हो र मैले आफू धेरैजसो विफल नै भएको ठानेको छु।

मेरो सङ्गीतको एउटा सानो संसार छ जो ज्यादै वैयक्तिक छ र एकलो पनि। यसैमा मेरो रचने, लेखने र गाउने प्रयास चलिरहेको छ र यसैमा म रमिरहेको छु। थाहा छैन कहिलेसम्म यो प्रयास जारी रहन्छ। तर एउटा कुरा के थाह छ भने हामी दैहिक छौं। र एक दिन हामी अनन्तको बाटो लाग्नेछौं। र जानु भन्दाअधि नै हामीले आउने पिंडीका निम्नि स्थान छोडिदिनुपर्छ कि नयाँ रास्ता कलाकृतिले देशभरि सुवास फैलाउन सकून्। राष्ट्रको निम्नि योभन्दा राष्ट्रो विकल्प अरु के होल त?

यहाँहस्ते मलाई पुरस्कारको काबिल सम्भन्धयो र मदन पुरस्कार गुठीले मलाई 'जगदम्बा-श्री' पुरस्कार प्रदान गरेर गैरवान्वित बनाउनुभयो जसको निम्नि म हृदयबाट नै अध्यक्षज्यु तदस्य-सचिवज्यु सदस्यज्युहस्तमा कृतज्ञता जापन गर्दै हार्दिक धन्यवाद जापन गर्दू र उपस्थित महानुभावहस्तलाई प्रणाम गर्दू।

धन्यवाद !

■ ■ ■